

नेपाल सरकार

अर्थ मन्त्रालय

महालेखा नियन्त्रक कार्यालय

सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठी

काठमाडौं घोषणापत्र, २०७४/०५/१८

नेपाल सरकारको सञ्चित कोषको सञ्चालन, संघीय बजेट कार्यान्वयन तथा खर्च व्यवस्थापन, सरकारी आर्थिक कारोवारको अभिलेखन, लेखाङ्कन र प्रतिवेदन, आन्तरिक लेखापरीक्षण, लेखा समूहको प्रशासन लगायतका सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी कार्यहरू महालेखा नियन्त्रक कार्यालय र अन्तर्गत कार्यालयबाट हुँदै आइरहेको छ ।

सरकारको संरचनामा भएको परिवर्तनबाट सार्वजनिक वित्तीय व्यवस्थापनका विभिन्न पक्षमा पर्न जाने प्रभाव व्यवस्थापनका साथै वर्तमान आर्थिक कार्यप्रणालीमा रहेका समसामयिक विषयहरूमा सघन छलफल गरी परिवर्तित सन्दर्भमा सार्वजनिक वित्तीय व्यवस्थापनको भावी कार्यदिशा तयार गर्ने उद्देश्य राखि महालेखा नियन्त्रक कार्यालयबाट २०७४ भाद्र १६ देखि १८ सम्म आयोजित राष्ट्रिय गोष्ठीमा पेश भएका विभिन्न कार्यपत्र, विज्ञहरूबाट व्यक्त मन्तव्य तथा छलफलमा उठेका विषयवस्तुहरूको सम्बोधन सहित नेपाल सरकारको सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धमा देहायबमोजिमको घोषणापत्र जारी गर्दै सम्बद्ध सबै निकाय र पदाधिकारीबाट यी घोषणाहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

देहायः

१. संघीय संरचना अनुरूप सार्वजनिक वित्तीय व्यवस्थापनको पुनर्संरचनाका लागि आर्थिक कार्यविधि सम्बन्धी कानूनहरूको व्यवस्थापन गरी मलेनिका र अन्तर्गतको संगठनात्मक पुनर्संरचना गरिनेछ ।
२. सबै तहका सरकारहरूमा एउटै आर्थिक संकेत तथा वर्गिकरण (Charts of Account) कार्यान्वयन गरिनेछ ।
३. सबै तहका सरकारहरूले लागु गर्ने गरी म.ले.प.फारामहरू संसोधन तथा परिमार्जन गरी स्वीकृत गराई कार्यान्वयनमा ल्याइनेछ ।
४. सरकारले प्राप्त गर्ने राजस्व तथा सरकारबाट हुने भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने गरी विद्यमान प्रणालीहरूमा सुधार गरिने छ । सिंहदरवार भुक्तानी केन्द्रबाट शुरु गरिएको भुक्तानीको खातामा सोझै रकम जम्मा हुने (Electronic Fund Transfer)सम्बन्धी व्यवस्थालाई चालु आर्थिक वर्षमा काठमाडौं भित्रका अन्य कोष तथा लेखा नियन्त्रक कार्यालयमा समेत कार्यान्वयनमा ल्याइनेछ ।

५. एकल खाता कोष (TSA) प्रणालीको स्तरोन्नती र सुदृढीकरण गरिनेछ । परिमार्जित कम्प्युटरमा आधारित लेखा प्रणाली (CGAS) को आ.ब. २०७४/७५ बाट कोष तथा लेखा नियन्त्रक कार्यालयहरू र शिक्षा मन्त्रालय अन्तर्गतका निकायहरूबाट कार्यान्वयन गरिनेछ । CGAS र TSA बीच Inter-link कायम गरी स्वचालित रूपमा सूचना आदान प्रदान हुने व्यवस्था गरिनेछ ।
६. सरकारका विभिन्न निकायमा विकास र अवलम्बन गरिएका सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी विभिन्न प्रणालीहरूलाई एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणाली (IFMIS) मा समावेश गर्ने कार्य प्रारम्भ गरिनेछ ।
७. स्थानीय तथा प्रदेश सरकारको लेखाङ्कन तथा प्रतिवेदनलाई व्यवस्थित गरी योजना तथा बजेट तर्जुमा र कार्यान्वयनमा सहजिकरण गर्न सूचना प्रविधिमा आधारित प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइने छ ।
८. प्रदेश तथा स्थानीय सरकारको संगठन तथा व्यवस्थापन सर्भेक्षण स्वीकृत भई प्रदेश लोक सेवा आयोगबाट छुट्टै कर्मचारी व्यवस्थापन नभएसम्मको अवधिलाई संक्रमणकालीन अवधि मानी प्रदेश तथा स्थानीय सरकारको समग्र वित्तीय व्यवस्थापनका लागि महालेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट लेखा समूहको कर्मचारी खटाई आर्थिक प्रशासनको सञ्चालनमा आवश्यक समन्वय तथा सहजिकरण गरिनेछ ।
९. आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउन आवश्यक कानूनी एवं संरचनात्मक सूधारको कार्य शुरु गरिनेछ ।
१०. संक्रमणकालीन व्यवस्थापनको क्रममा प्रदेश तथा स्थानीय सरकारको क्षमता विकास नभएसम्म सबै स्थानीय तहको आर्थिक कारोवारको आन्तरिक लेखापरीक्षण सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालयबाट एकीकृत रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुने व्यवस्थाका लागि आवश्यक कानूनी तथा संरचनात्मक व्यवस्थापन गर्न पहल गरिनेछ ।
११. आर्थिक प्रशासन (लेखा समूह) को विद्यमान दरबन्दी नबढाई सरकारका विभिन्न तह र निकायका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिनेछ ।
१२. संघीयताको पूर्ण कार्यान्वयन भई सरकारका प्रशासनिक इकाईको निर्धारण नहुन्जेल हालका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई यथावत राखी सञ्चालन गर्ने र सबै तहमा रहने निकायको संख्या र आर्थिक प्रशासनको कार्यबोझ यकिन भएपछि सोही अनुसार जनशक्ती व्यवस्थापन गरिनेछ ।
१३. आर्थिक प्रशासनको क्षमता अभिवृद्धि गर्न आधारभूत तहको आर्थिक प्रशासन सञ्चालन तथा वित्तीय व्यवस्थापन सूचना प्रणालीहरू सञ्चालन सम्बन्धी विशेष तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१४. सबै निकायहरूको नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुरूपको वित्तीय प्रतिवेदन तयारी गरिनेछ ।
१५. स्थानीय निकायका लागि स्वीकृत भएको दरबन्दी अनुरूप पदपूर्तिका लागि आवश्यक व्यवस्था गरिनेछ ।